

Psa

Chapter 63

Nepali Interlinear

Reference: Nepali ERV

אֲשַׁחֲרָה אֱלֹהִים אֱלֹהֵי מִצְרָיִם אֱלֹהֵי יְהוּדָה בְּמִדְבָּר בְּהִיוֹתוֹ לְדָוִד מְזַמְּרָה
म-तपाईलाई-खोज्छु तपाईं-हुनुहुन्छ मेरा-ईश्वर हे-परमेश्वर यहूदामा यहूदाको-उजाडमा हुँदा-उनी दाऊदको भजन
H7836 H0410 H0430 H3063 H1961 H1732 H4210

בְּלֵי- וְעַתָּה זָיִה בְּאֶרֶץ- בְּשָׂרֵי לֵהָ תְּכַמֵּה נַפְשִׁי וְלֵהָ זָמְרָה
बिना र-थकित निर्जन सुक्खा-भूमिमा मेरो-शरीर तपाईंको-निम्ति तड्पिन्छ मेरो-प्राण तपाईंको-निम्ति तिर्खाउँछ
H1097 H5889 H6723 H0776 H1320 H3642 H5315 H6770

מֵי- מַיִם
पानी
H4325

हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। अनि म तपाईंलाई अत्यन्तै चाहन्छु। मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुक्खा जमीनमा पनि तपाईंकै निम्ति तिर्खाउँछु।

וּכְבוֹדָהּ עֲזָרָה לְרֵאִוֹת חַוִּיתָיָה בְּקִדְשׁ גֵּן
र-तपाईंको-महिमा तपाईंको-शक्ति देख्न म-तपाईंलाई-हेरेको-छु पवित्रस्थानमा यसरी-नै
H3519 H5797 H7200 H2372 H6944

हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु। मैले तपाईंको शक्ति र महिमा देखेको छु।

שִׁבְחֵךָ וְשִׁפְתֵי מִחְיִים חַטָּאִים כִּי-
तपाईंको-स्तुति-गर्नेछन् मेरा-ओठहरूले जीवनभन्दा-बढी-छ तपाईंको-कृपा असल किनभने
H8193

तपाईंको स्नेहपूर्ण करुणा जीवनभन्दा श्रेष्ठ छ। मेरो ओंठले तपाईंको प्रशंसा गाउँदछ।

כָּפִי אֲשָׂא בְּשִׁמְרֵי בְּחַיֵּי אֲבָרְכֶךָ גֵּן
मेरा-हातहरू म-उठाउनेछु तपाईंको-नाउँमा मेरो-जीवनभर म-तपाईंलाई-धन्य-भन्नेछु यसरी-नै
H3709 H5375 H8034 H1288

हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा म मेरो दुई हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।

פִּי יְהִלֵּל- רְנָנֹת וְשִׁפְתֵי נַפְשִׁי תִשְׁבַּח וְרָשָׁן חֶלֶב קָמוֹ
मेरो-मुख स्तुति-गर्नेछ गीतहरूले र-आनन्दका मेरो-प्राण तूत्त-हुन्छ र-मिठो-खानाले बोसो जसरी
H6310 H7445 H8193 H5315 H7646 H1880 H2459 H3644

मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछ। अनि मेरो प्रफुलित ओंठले तपाईंकै गुण गाउँनेछ।

בָּרָה אֶהְיֶה בְּאֶשְׁמֹתַי יְצוּעֵי- עַל- זְכָרְתָי אִם-
तपाईंमा म-तपाईंको-ध्यान-गर्छु रातका-पहरहरूमा ओछ्यानमा मेरो म-तपाईंलाई-सम्झन्छु यदि
H1897 H0821 H2142

म बिछ्याउनमा ढल्कि रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहेछु। मध्य-रातमा पनि म तपाईंलाई सम्झिरहेने छु।

אֶרְנֶן- כִּנְפֵי וּבְצֵל- לִי עֹרְתָהּ הַיִּתְּ כִי-
म-गाउँछु तपाईंका-पखेटाहरूको र-तपाईंका-पखेटाको-छायाँमा मेरो-निम्ति सहायता तपाईं-हुनुभयो किनभने
H3671 H6738 H5833 H1961

तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो! म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।

8
 תְּבַקֵּה נִפְשֵׁי אֲחֵרַיָּךְ כִּי תִמְצָח יְמֵינֶיךָ :
 टॉसिन्छ मेरो-प्राण तपाईंपछि मलाई तपाईंको-दाहिने-हात
[H5315](#) [H1692](#) [H8551](#) [H3225](#)

मेरो प्राण तपाईंमा अल्झिन्छ अनि तपाईं मेरो हात समाउनु हुन्छ।

9
 וְהָמָה תְּבַקֵּשׁוּ לְשׂוֹאָה וְיִבְקְשׁוּ מֵרֹאשִׁי בְּתַחֲתֵיטֹת הָאָרֶץ :
 तर-तिनीहरू खोज्छन् विनाशको-निम्ति मेरो-प्राण तिनीहरू-जान्छन् पृथ्वीको-गहिराइमा तलतिर
[H1245](#) [H5315](#) [H0935](#) [H8482](#) [H0776](#) [H1992](#)

कतिपय मानिसहरूले मलाई मार्ने कोशिश गरिहेछन् तर तिनीहरू नाश हुने नै छन्। तिनीहरू आफ्ना चिहानहरूमा जानेछन्।

10
 יִנְיָהוּ עַל-יְדֵי-חֶרֶב מִנֹּת שְׁעָלַיִם יְהוּי :
 तिनीहरू-सुम्पिनेछन् तरवारको हातमा तरवारको तरवारको भाग स्यालहरूको हुनेछन्
[H5064](#) [H3027](#) [H2719](#) [H4521](#) [H7776](#) [H1961](#)

तिनीहरू तरवारले मारिनेछन्। जंगली कुकुरहरूले तिनीहरूका मृत शरीरहरू खानेछन्।

11
 וְהַמֶּלֶךְ יִשְׁמַח בְּאַלְהֵיִם כָּל-הַנְּשָׁבַע בְּוֹ כִּי בִּי אֶסְכֶּרְךָ פִּי
 तर-राजा परमेश्वरमा आनन्दित-हुनेछन् परमेश्वरमा सबै शपथ-खाने किनभने उहाँमा मुख बन्द-हुनेछ
[H4428](#) [H8055](#) [H0430](#) [H3605](#) [H7650](#) [H5534](#) [H6310](#)

וְזָבְרֵי-שָׂקָר :
 झूट-बोल्नेहरूको झूटो
[H8267](#) [H1696](#)

तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन् अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्। किनभने उहाँले ती सम्पूर्ण झूटाहरूलाई परास्त पार्नुभयो।